

राष्ट्रिय योग दिवस २०७६ मनाउने
सम्बन्धमा भएका निर्णयहरू :-



निर्णय नं.

१. गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको च.न. २२५५ मिति २०७६/०९/२७ को राष्ट्रिय योग दिवस मनाउने सम्बन्धको पत्र बैठकमा पेश हुँदा राष्ट्रिय योग दिवस २०७६ मनाउन निम्नानुसारको समारोह समिति गठन गर्ने निर्णय गरियो ।

संयोजक- प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय भापा
सदस्य - प्रमुख, जनस्वास्थ्य कार्यालय भापा
सदस्य- प्रमुख, प्रशासकीय अधिकृत सबै स्थानीय तह
सदस्य- प्रमुख, जिल्ला शिक्षा समन्वय इकाई, भापा
सदस्य- जिल्ला समन्वय अधिकारी, जिल्ला समन्वय समिति भापा
सदस्य सचिव - प्रमुख, जिल्ला आयुर्वेद कार्यालय भापा

निर्णय नं.

२. गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको च.न. २२५५ मिति २०७६/०९/२७ को राष्ट्रिय योग दिवस मनाउने सम्बन्धमा जिल्ला स्तरमा देहायका कार्यक्रमहरू गरी राष्ट्रिय योग दिवस मनाउने निर्णय गरियो ।

मिति	कार्यक्रम संयोजन गर्ने निकाय	कार्यक्रम	स्थान	समय
२०७६ माघ १	पतन्जली योग शिविर भापा	योग अभ्यास तथा स्वस्थ्य जीवन प्रबर्द्धन सम्बन्धी कार्यक्रम	मेची रंगशाला, कवडहल	विहान ५:०० बजे देखि ६:३०
२०७६ माघ १	जिल्ला आयुर्वेद कार्यालय	सहभागिहरुलाई तिलको लड्डु तरुल, घिउ, सिलाजित सहितको जडिबुटी चिया वितरण	मेची रंगशाला, कवडहल	विहान ६:३० बजे देखि ७:०० बजे सम्म
२०७६ माघ १	जिल्ला आयुर्वेद कार्यालय	लप्रे कार्ड सहित प्रभात फेरी	कवड हलबाट लेखनाथ चौक सम्म	विहान ७:०० बजे देखि ७:३० सम्म
२०७६ माघ १ देखि ७ गते सम्म	जिल्ला आयुर्वेद कार्यालय	सप्ताहव्यापी रुपमा योग शिविर संचालन	शनिश्चरे/अर्जुनधारा जलेश्वर धाम	विहान ४:३० बजे देखि ६:०० बजे सम्म
२०७६ माघ १ देखि ७ गते सम्म	जिवन विज्ञान योग साधना केन्द्र	सप्ताहव्यापी रुपमा योग शिविर संचालन	दमक/ भद्रपुर केन्द्रको भवनमा	विहान ५ बजे देखि
२०७६ माघ १ देखि ७ गते सम्म	पतन्जली योग शिविर	सप्ताहव्यापी रुपमा योग शिविर संचालन	सबै न.पा./गा.पा. मा समितिको भवनले दिएको स्थानमा	विहान ५ बजे देखि

निर्णय नं.

३. भापा जिल्ला भित्रका सबै न.पा/गा.पा हरुलाई "राष्ट्रिय एकता : योगको सान्निभकता" भन्ने नाराका साथ सप्ताहव्यापी रुपमा राष्ट्रिय योग दिवस मनाउन अनुरोध गर्ने निर्णय गरियो ।